



May 2021 - July 2021

थप समाचार पृष्ठ ७ ►►

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक बीच समझदारीपत्रमा हस्ताक्षर कार्यक्रम सम्पन्न



काठमाडौं, १६ असार

नेपाल प्रहरी र राष्ट्रिय वाणिज्य बैंक लिमिटेडबीच नेपाल प्रहरीको तलबी बचत खाता सञ्चालन तथा बिना धितो पेशाकर्म सरल कर्जा सम्बन्धी समझदारी पत्रमा हस्ताक्षर कार्यक्रम बुधवार सम्पन्न भएको छ।

प्रहरी प्रधान कार्यालय मानवश्रोत एवं प्रशासन विभागका प्रमुख प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाही र राष्ट्रिय वाणिज्य बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले प्रहरी प्रधान कार्यालय नक्सालमा आयोजित एक कार्यक्रमबीच उक्त समझदारी-पत्रमा हस्ताक्षर गरी एक आपसमा आदान प्रदान गर्नुभएको हो। २०७३ असार १६ गतेको समझदारीलाई निरन्तरता दिई नेपाल प्रहरीको तलबी बचत खाता आगामी ५ वर्षका लागि थप सेवा सहित नविकरण गर्ने तथा बिना धितो पेशाकर्म सरल कर्जा उपलब्ध गराउने गरी उक्त समझदारी-पत्रमा हस्ताक्षर भएको हो।

साथै कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले कोभिड-१९ को विषम परिस्थितिमा प्रहरी कर्मचारीहरूको स्वास्थ्य हितका लागि १० हजार थान सर्जिकल मास्क र स्यानिटाइजर प्रहरी अतिरिक्त महानिरीक्षक निरज बहादुर शाहीलाई हस्तान्तरण गर्नुभएको थियो।

उक्त कार्यक्रममा प्रहरी प्रधान कार्यालय आर्थिक प्रशासन तथा प्रवन्ध निर्देशनालय प्रमुख प्रहरी नायब महानिरीक्षक प्रकाश अधिकारी, प्रहरी वरिष्ठ उपरीक्षक दिपक थापा, राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र ब्रान्च अप्रेशन विभागीय प्रमुख सरोज बस्नेत लगायतको उपस्थिति रहेको थियो।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच सम्झौता



काठमाडौं, २७ चैत

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र नेपाल टेलिभिजन बीच २०७८ सालको लागि TVC प्रसारण गर्ने सम्बन्धमा सम्झौता भएको छ। सम्झौतापत्रमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठ र नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले हस्ताक्षर गर्नुभएको छ। सम्झौता पछि राष्ट्रिय वाणिज्य बैंकले उपलब्ध गराएको TVC नेपाल टेलिभिजनबाट दैनिक १४ पटक लामो समाचार अगाडि प्रसारण गर्नेछ।

बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले सम्झौता पश्चात बैंकको व्यवसाय वृद्धि तथा सरकारको नीति तथा कार्यक्रमको कार्यान्वयनमा थप सघाउ पुग्ने विश्वास व्यक्त गर्नुभयो। नेपाल टेलिभिजनका कार्यकारी अध्यक्ष डा. महेन्द्र विष्टले दुवै संस्थाको विश्वास र इमेज बढेर जाने बताउनुभयो। उक्त समारोहमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृतद्वय सरस्वती अधिकारी र देवेशप्रसाद लोहनी, विभागीय प्रमुख सरोज बस्नेत, नेपाल टेलिभिजनका व्यापार महाशाखा प्रमुख राजकुमार थापा लगायत दुवै संस्थाका कर्मचारीहरूको उपस्थिति रहेको थियो।

राष्ट्रिय वाणिज्य बैंकद्वारा कोभिड-१९ बाट प्रभावित ग्राहकहरूलाई ब्याज रकममा १० प्रतिशत छुट दिने

काठमाडौं, ४ असार


राष्ट्रिय वाणिज्य बैंकद्वारा कोभिड-१९ बाट प्रभावित ग्राहकहरूलाई प्रचलित ब्याज रकममा १० प्रतिशत छुट दिने निर्णय गरेको छ। हाल विश्वव्यापी रुपमा देखा परेको कोभिड-१९ बाट प्रभावित उद्योग व्यवसायको पुनरुत्थानको लागि नेपाल सरकारले वार्षिक बजेट तथा नेपाल राष्ट्र बैंकले मौद्रिक नीति मार्फत विभिन्न नीतिगत सहूलियतका कार्यक्रमहरू ल्याएको र यसै सन्दर्भमा नेपाल राष्ट्र बैंकले मिति २०७८/०२/११ मा परिपत्र जारी गरी बैंक तथा वित्तीय संस्थाहरूलाई आफ्ना ग्राहकहरूलाई प्रोत्साहन स्वरूप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्ने व्यवस्था गरिएको छ।

हाल कोभिड-१९ रोकथाम तथा नियन्त्रण गर्नको लागि जारी गरिएको

निषेधाज्ञा तथा बन्दाबन्दीको विषम परिस्थितिका कारण कर्जा ग्राहकहरूको व्यवसायिक कारोवार बन्द रहेको तथा कर्मचारी कामदारहरूको रोजगारी गुमेको कारण नगद प्रवाहमा प्रतिकूल असर परेको छ।

यसले गर्दा ग्राहकहरूले नियमितकर्जा भुक्तानी गर्न समस्या हुने देखिएको हुँदा ग्राहकहरूलाई ब्याज रकममा छुट प्रदान गर्दा कर्जा भुक्तानी गर्न सहजहुने तथा व्यवसायको निरन्तरता एवं पुनरुत्थानमा सहयोग पुग्ने अपेक्षा गरी २०७८ साल असार मसान्त भित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोभिड-१९ बाट प्रभावित ग्राहकहरूलाई निजहरूले बुझाउने प्रचलित ब्याज रकमको १० प्रतिशत रकम छुट (Interest Rebate) प्रदान गर्ने निर्णय गरिएको छ। यस ब्याज रकम छुट सुविधाबाट नेपाल भरका ७ वटै प्रदेशका २४७ शाखा कार्यालयका १ लाख ८० हजार भन्दा बढी कर्जा ग्राहकहरू लाभान्वित हुने अपेक्षा गरिएको छ।

रा.वा.बैंकको RBB Mobile Banking महामेलाका विजयीहरु घोषणा



काठमाडौं, १५ बैशाख

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको RBB Mobile Banking को प्रवर्द्धनको लागि २०७७ चैत ५ गतेदेखि २०७८ बैशाख ५ गते सम्म (एक महिना) एफवान सफ्टको सहकार्यमा संचालन भईरहेको RBB Mobile Banking महामेलामा करिब ७३ हजार कारोबारबाट रयान्डम्ली छनौट भएका नौ जना विजयीहरुको नाम घोषणा गरिएको छ ।

सो समारोहमा नयाँ मोबाइल बैंकिङ प्रयोगकर्ताहरु मध्येबाट स्वर्णिम पौडेलले थाइलैण्ड भ्रमणको कपल टुर(4N 5 D) मेगा पुरस्कार प्याकेज पाउनु भएको छ । यसैगरी तुलाराज बोहोरा, प्रविन बली, बालकृष्ण देवकोटा, सिद्धिलाल साह तेली, सृजना नेपाली, सक्षम अधिकारी, प्रेमबहादुर भण्डारी र नुरुलहोडा अन्सारीले सामसुङ्ग ग्यालेक्सी M01 Core ब्राण्डको एक एक थान मोबाइल फोन सेट पुरस्कार प्राप्त गर्नु हुने भएको छ ।

बैंकले डिजिटल कारोबारलाई प्रोत्साहन गर्नको लागि गत वर्षदेखि एफवान सफ्टको सहकार्यमा RBB Mobile Banking महामेला कार्यक्रम संचालन गरिरहेको छ । यसको लागि बैंकको मोबाइल बैंकिङबाट ग्राहकहरुले कारोबार गर्नुपर्ने हुन्छ । रा.वा.बैंकसंग खाता खोली मोबाइल बैंकिङ(RBB Smart) बाट डिजिटल कारोबार गर्दा छुट लागायत उपहार पाउने व्यवस्था गरिएको छ ।

कार्यक्रममा बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी, उपकार्यकारी अधिकृत देवेश प्रसाद लोहनी, डिजिटल बैंकिङ विभागका विभागीय प्रमुख ऋषिराम ढकाल, एफवान सफ्टका यासमिन गौतम, अलिसा तन्दुकार लगायतको उपस्थिति रहेको थियो । हाल राष्ट्रिय वाणिज्य बैंकका १४ लाख भन्दा बढी मोबाइल बैंकिङका ग्राहकहरु रहेका छन् ।

राष्ट्रिय वाणिज्य बैंकद्वारा ट्राफिक प्रहरीलाई ट्राफिक लाईट हस्तान्तरण

काठमाडौं, २७ चैत

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत महानगरीय ट्राफिक प्रहरी महाशाखालाई ट्राफिक लाईट(बत्ती) हस्तान्तरण गरेको छ । बैंकले निर्माण गरेको सो ट्राफिक लाईट सुन्धरा, नागस्थानमा एक कार्यक्रमका बीच संचालनमा ल्याइएकोछ ।

नयाँ जडान गरिएको ट्राफिक लाईट काठमाडौं महानगरपालिका वडा न.२१ का वडा अध्यक्ष चिनकाजी महर्जन र बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले स्वीच अन गरेर संयुक्त रूपमा उद्घाटन गरी ट्राफिक प्रहरी महाशाखा प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईलाई हस्तान्तरण गरिएको छ ।

कार्यक्रममा का.म.न.पा. वडा न.२१ वडा अध्यक्ष चिनकाजी महर्जनले उपत्यकामा बढ्दै गइरहेको ट्राफिक जामलाई व्यवस्थापन गर्न वडा कार्यालयले पनि सहयोग गर्ने बताउनुभयो । बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले बैंकले आफ्नो सामाजिक उत्तरदायित्व बहन गर्दै विभिन्न क्षेत्रमा सहयोगी कार्यहरु गरिरहेको र आगामि दिनमा पनि

राष्ट्रिय वाणिज्य बैंक लि. र संघीय संसद सचिवालय बीच सम्झौता



काठमाडौं, ६ चैत

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड र संघीय संसद सचिवालय बीच सचिवालयका कर्मचारीहरुलाई पेशाकर्म सरल कर्जा प्रवाह गर्ने सम्बन्धमा सम्झौता भएको छ । सम्झौतापत्रमा राष्ट्रिय वाणिज्य बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारी र संघीय संसद सचिवालयका प्रशासन महाशाखा प्रमुख सहसचिव डा. रोजनाथ पाण्डेले हस्ताक्षर गर्नुभएको छ ।

उक्त सम्झौता भएपश्चात संसद सचिवालयमा कार्यरत तोकिएको सेवाअवधि पूरा गरेका कर्मचारीहरुलाई सचिवालयको सिफारिसमा अधिकतम पन्ध्र लाख रुपैयाँ सम्म बैंकको उपभोक्ता कर्जा निर्देशिका, २०७७ को अधिनमा रही बैंकले पेशाकर्म सरल कर्जा प्रवाह गर्ने छ । बैंकले आधार दरमा प्रिमियम जोडी व्याजदर कायम गरी कर्जा लगानी गर्ने छ । हाल बैंकको आधार दर १५.६१ प्रतिशत रहेको छ । सम्झौता अनुसार सचिवालयका कर्मचारीहरुको तलबी खाता बैंकले संचालन गर्नेछ । यस सम्झौता पश्चात दुवै पक्ष लाभान्वित हुने विश्वास गरिएको छ ।

संघीय संसद सचिवालय कर्मचारी यूनियनका अध्यक्ष नमराज नगरकोटीको सभापतित्वमा सम्पन्न कार्यक्रममा बैंकका उपकार्यकारी अधिकृत देवेन्द्ररमण खनाल, विभागीय प्रमुखहरु, सिंहदरबार परिसर शाखाका शाखा प्रबन्धक रोविन घिमिरे, सचिवालयका तर्फबाट प्रमुख लेखा नियन्त्रक उपसचिव बसन्तराज सिग्देल लगायत बरिष्ठ कर्मचारीहरुको उपस्थिति रहेको थियो ।



निरन्तर सहयोग गर्ने बताउनुभयो । प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले प्रविधिमाफत ट्राफिक व्यवस्थापन गर्दा आम सडक प्रयोगकर्ताहरुको आवागमनमा सहजता आउनुको साथै सडक अनुशासन कायम भई दुर्घटना न्यूनीकरणमा समेत सघाउ पुग्ने बताउनुभयो ।

बैंकका नायब प्रमुख कार्यकारी अधिकृत कविराज अधिकारीले स्वागत मन्तव्य व्यक्त गर्नुभएको सो कार्यक्रमको संचालन विभागीय प्रमुख सरोज बस्नेतले गर्नुभएको थियो । कार्यक्रममा प्रहरी अधिकारीहरु, कर्मचारीहरु लगायतको उपस्थिति रहेको थियो ।

कोरोना कहरमा राष्ट्रिय वाणिज्य बैंक



द्वैपायन रेग्मी, सहायक प्रबन्धक

सन् २०२० मा विश्वकै आर्थिक वृद्धिदर नकारात्मक हुँदा, विश्वव्यापी रुपमा अर्थतन्त्रको समग्र अवस्था त्यहीँबाट झुल्किन्छ। नेपालमा पनि कोरोना कहरले प्रभाव पारेको प्रत्यक्ष अनुभूती गर्न सकिन्छ, र यस अवस्थामा नेपालका बैंकहरु अछुतो रहन सकेनन्। अर्थतन्त्रलाई चलायमान राख्नको निमित्त, विभिन्न व्यवसाय संचालन गर्नको निमित्त - बैंक सधैं एउटा माध्यम रहेर काम गरी रहँदा अन्य क्षेत्र प्रभावित हुँदा त्यसको प्रत्यक्ष प्रभाव बैंकिङ क्षेत्रमा देखिनु स्वाभाविक थियो। अझ, कोभिड प्रभावित व्यवसाय जस्तो होटल, यातायात वा पर्यटन आवद्ध व्यवसायहरुमा लगानी गरेको बैंकहरु, स्वतः प्रभावित हुने नै भयो। बैंकका कर्मचारीहरुले भोग्नु परेको त्रास, अझ यथावत छ।

नेपाल बैंकर्स एसोसिएसनले जनाए अनुसार पहिलो र दोश्रो चरण गरी नेपालमा करिब १५ हजार बैंकमा कार्यरत कर्मचारीहरु कोरोना बाट संक्रमित भए। यस महामारीमा पनि नियमित बैंक गई आफ्नो काम गर्नु पर्ने हुँदा कोरोना संक्रमण मात्र नभई मृत्यु समेतको घटना बाहिर आईरहँदा बैंकले निर्वाह गरेको भूमिका आफैँ पुष्टि हुन जान्छ। बैंकको उद्देश्य नाफा भएको हुँदा, सधैं लक्ष्य निर्धारण गरेर नाफा केन्द्रीकृत हुन खोज्ने यो क्षेत्र, नियमित संचालनमा मात्र केन्द्रीत हुने पर्ने भयो। यसले गर्दा बैंकको आम्दानी घट्नु स्वाभाविक थियो। निशेधाज्ञाको समयमा उच्च भिड देखिएको, बैंक कोरोनाको हव बन्ने सम्भावनालाई मध्यनजर गरेर, विभिन्न स्थानीय निकाय र नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम शाखा संचालन समेत नियमित हुन पाएन, जसले आवश्यक कार्य समेत प्रभावित हुन गयो।

बैंकहरुका देश भरी रहेका विभिन्न शाखा कैयौँ हप्ता बन्द रहन गयो, जसले गर्दा बैंकले उठाउनु पर्ने व्याज समयमा उठाउन सकेन। त्यस बाहेकपनि यस अवधिमा कुनै लिलामी को कार्य नगर्नु भन्ने निर्देशन बमोजिम, बैंक पछाडि हट्नु पर्यो। बैंकहरुलाई दैनिक कार्य संचालनमा समस्या देखिनु बाहेक कार्यस्थलमा गरिनु पर्ने सतर्कता, महँगो परिक्षण शुल्क, संक्रमित कर्मचारीहरुलाई गराइने राहत सुविधा जस्ता पक्षले संचालन खर्च समेत बढेको देखिन्छ। बैंकहरुमा यस अवस्थामा देखिएको तरलताको अवस्था, कर्जा पुनर्संरचनाको बाध्यतादेखी कर्जा जोखिमको वृद्धि र संचालन जोखिमको वृद्धिसँग समेत जुड्नु परेको अवस्था छ।

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड

यस अवस्थामा राष्ट्रीय वाणिज्य बैंकमा पहिलो लहरमा स्थायी/करार ४४१ जना कर्मचारीहरु तथा ६४ जना सुरक्षा गार्ड तथा टहलुवा गरी कुल ५०५ जना संक्रमित भए भने दोश्रो चरणमा मिति २०७८।०२।१९ सम्म ३४० जना संक्रमित हुन पुगे। त्यसै गरी उक्त समय सम्म ३ जना कर्मचारीले आफ्नो ज्यान समेत गुमाउनु परेको थियो।

विपद्को समयमा राष्ट्रिय वाणिज्य बैंकको भूमिका सधैं अब्बल नै रहि रह्यो। २०७२ साल वैशाख १२ गएको भूकम्पले भौतिक संरचना अस्त व्यस्त बनाउँदा समेत यस बैंक उक्त घटनाको भलिपल्ट, अर्थात १३ गते बाटनै आफ्नो सेवालाई संचालनमा निरन्तरता प्रदान गरी आफ्नो अब्बल पक्ष प्रमाणीत गर्न सक्षम भएको थियो। यस कोरोना महामारीको अवस्थामा पनि अन्य बैंक सरह यस अवस्थामा अन्य २६ वाणिज्य बैंक सरह प्रभावित भयो। सरकारी स्वामित्व रहेको यस बैंकलाई हालको प्रतिष्पर्धात्मक बजारमा, सरकारको नीति तथा कार्यक्रमलाई पुरा गरेर अगाडि बढ्नु पर्ने थप दायित्व छुट्टै छ। सयौँको संख्यामा यस बैंकका कर्मचारीहरु कोरोना

संक्रमित हुँदा, केहिले ज्यान समेत गुमाउनु पर्यो। नियमित आम्दानी नहुँदा, गत आर्थिक वर्षमा एक त्रैमास निराशजनक भयो, भने यस आर्थिक वर्षको अन्तिम त्रैमासमा सोचे अनुरूपको व्यवसाय गर्न सकेन, जसले बैंकको वित्तीय परिसूचक प्रभावित तुल्यायो। सर्वोच्च अदालतले आफ्नो फैसला सुनाई सकेपछि पनि चाहे अनुरूपको कर्मचारी भर्ना हुन नसकेर, नयाँ शाखा विस्तार को योजनासम्म प्रभावित बनेको छुल्लुङ्ग नै छ। बजारमा हुँदै गएको अस्वस्थ प्रतिस्पर्धाको असर राष्ट्रिय वाणिज्य बैंकमा पनि देखिन थाल्यो, जसको कारण सोचे अनुरूपको कर्जामा लगानी गर्न चुक्नु पर्ने वातावरण समेत सृजना हुन थाल्यो।

यद्वपी यस महामारी बिच पनि राष्ट्रिय वाणिज्य बैंक, मौन रहेन - आफ्नो तवरबाट, आफ्नो क्षमताले भ्याएसम्म महामारी बिचपनि बैंकको छवि कायम राख्न, सबैले आफ्नो क्षेत्रबाट योगदान गरी नै रह्यो।

डिजिटल कारोबार परीचालन र जनचेतना

महामारीमा वित्तीय सेवा नियमित संचालन गर्न बैंकहरु बन्द भएता पनि, प्रविधीयुक्त बैंकिंग सधैं संचालनमा रह्यो। यस समयमा एटीएम, इन्टरनेट बैंकिङ, मोबाईल बैंकिङहरुको प्रबर्द्धन गर्ने कार्य केन्द्रीय कार्यालयमा रहेको डिजिटल बैंकिङ विभागले सधैं महत्वपूर्ण भूमिका निर्वाह गरी रह्यो। शाखा बन्द भएतापनि, विभागबाट हुने गुनासो सम्बोधन नियमित भयो, प्राविधिक समस्या तत्काल सम्बोधन भईरह्यो। एटीएमको निगरानी मात्र नभएर, आवश्यकता अनुसार तुरुन्त एटीएम कार्ड बनाउने र वितरण गर्ने कार्य नियमित रुपमा गरी रह्यो। फल स्वरूप, प्रविधिमा यस बैंकको ग्राहकको वृद्धि समेत भएको तथ्याङ्कले दर्शाउँछ। त्यस बाहेक पनि यस विभाग विधुतीय माध्यमबाट हुने ठगीलाई समेटि वित्तीय जनचेतनाको काम संचालन गरिरह्यो, जसमा देशै भरीका कर्मचारीहरुले पनि साथ दिई थप प्रबर्द्धन गर्न सहयोग गरे।

व्यवसाय निरन्तरताको निमित्त प्रतिबद्धता

व्यवसाय निरन्तरता गर्न, ब्रान्च अपरेशन विभागको भूमिका उत्तिकै महत्वपूर्ण रह्यो। कोभिड १९ संक्रमण तथा बैंक कारोबार संचालन सम्बन्धी, कार्यालय संचालन सम्बन्धी अवस्था अनुकूल परिपत्र जारी गरेर सम्पूर्ण शाखा कार्यालय, प्रादेशिक कार्यालय र विभागलाई सहजीकरण गर्ने महत्वपूर्ण कार्य गर्यो। काठमाडौँ उपत्यकामा निषेधाज्ञा अवधिमा पास वितरण गरी कर्मचारीलाई कार्यालय सम्मको आवत जावतमा सहजता प्रदान गर्ने महत्वपूर्ण कार्य बाहेक जिल्ला प्रशासन र नेपाल राष्ट्र बैंकको निर्णय अनुरूप कार्यालय संचालनमा महत्पूर्ण भूमिका निर्वाह गर्यो। यसै विभाग बाट, यस बैंकमा घरमा बसेर काम गर्न सकिने विधी (Work From Home) पनि सञ्चालनमा ल्याई कर्मचारीहरुलाई आवश्यकता अनुरूप घरमै बसेर काम गर्न सकिने वातावरण सृजना गर्यो। कोभिड विपद् कोषमा कुल ४.६९ करोडको योगदान गरी आफ्नो सामाजिक उत्तरदायित्व समेत प्रदान गरिएको थियो। त्यस बाहेक ब्रान्च अपरेशन विभागले कोरोना संक्रमण भएका कर्मचारी र परिवारको निमित्त मुटु रोग विशेषज्ञ डा ओममूर्ति अनिल र ट्रपिकल औषधी उपचार चिकित्सकका प्रमुख परामर्शदाता डा अनुप बास्तोलासँग विशेष अनलाईन परामर्श सेवा प्रदान गर्यो, जसबाट धेरै कर्मचारी लाभान्वित भए। त्यसका साथै Covid 19 Safety Management Team को गठन गरी कोरोना सँग जुध्न विभिन्न कार्य गर्ने काम यस विभागबाट सम्पन्न गरियो।

नियम आत्मसाथ र शिप विकास

महामारीको विचमा रहेरपनि आफ्नो दायित्व अनुरूप, बैंकको विश्वसनीयतालाई कायम गर्नको निमित्त कम्प्लायन्स विभागले अद्यावधिक नभएका खाता पहिचान गरी भाईबर च्याट समुह मार्फत अद्यावधिक गर्न निरन्तर अनुरोध गरी रह्यो । फलस्वरूप, कोरोना महामारीलाई अवसर बनाएर शाखाहरु यस कार्य प्रति प्रतिवद्ध भएर लागे । आज बैंकको ग्राहक पहिचानमा उच्च सुधार भएको देखिन्छ । यसै अवस्थालाई अवसर बनाएर तालिम विभागले पनि सदुपयोग गर्यो । डिजीटल बैंकिङ्ग सम्बन्धी तालिम आयोजना गरेर होस या क्यासीयर को विशेष तालिममा सहकार्य गरेर होस - यस विभागले अनलाइन तालिम संचालन निरन्तर गरी वित्तीय ज्ञान प्रवाह गर्ने कार्य गरी कर्मचारीमा आत्मबल बढाउन महत्पूर्ण भूमिका निर्वाह गरी नै रह्यो ।

कर्जा प्रवाहमा गतिशीलता र ब्याजमा छुट

संस्थागत तथा साना मझौला कर्जा विभागले पनि यस समयमा विभिन्न उदाहरणीय कार्य गर्यो । कोरोना बाट प्रभावित व्यवसायलाई ब्याजमा छुट प्रदान गर्नु को साथै, उनीहरुलाई लाग्ने विभिन्न जरिवानामा छुट प्रदान गरी महत्वपूर्ण योगदान प्रदान गर्यो । कोरोनाले गर्दा बन्द भएका व्यवसायहरुका खराब कर्जाहरु पुनः सुचिकृत गरी सुधार गरिएको छ । कोरोना प्रभावित व्यवसायलाई हालको कर्जामा २० प्रतिशत बिना धितो थपेको छ । यस विभागमा कार्यरत कर्मचारीहरु घरमै बसेर भए पनि आफुले गर्नु पर्ने कार्य निरन्तर रुपमा गरी, महामारीकै विच पनि कर्जा प्रवाहमा सकारात्मक उर्जा प्रदान गरिरहे । नेपाल राष्ट्र बैंकले जारी गरेको परिपत्र, जसमा बैंक तथा वित्तीय संस्थाहरुलाई आफ्नो ग्राहकहरुलाई प्रोत्साहन स्वरूप ब्याजदर वा ब्याज रकममा छुट प्रदान गर्न सक्ने व्यवस्था अनुरूप गतवर्ष भैँ यस बैंकले असार मसान्त भित्र कर्जाको किस्ता तथा ब्याज बुझाउने कोभिड १९ प्रभावित ग्राहकहरुलाई निजहरुले बुझाउने प्रचलित ब्याज रकममा १० प्रतिशत छुट समेत दिई ग्राहकहरु प्रतिको उत्तरदायीपूर्ण निर्णय गरेको थियो ।

मानव श्रोत व्यवस्थापन र सुरक्षित परिचालन

कोरोना विपद्मा व्यवसाय संचालन निरन्तरताको निमित्त मानव संसाधन विभागले पनि महत्वपूर्ण भूमिका निर्वाह गरी रह्यो । कर्मचारीहरुलाई कम्प्युटरबाट नै हाजिर गर्ने व्यवस्था पुनः सुचारु गर्दै, यस विभागले संक्रमितको उपचारको निमित्त विभिन्न योगदान र सहकार्यजनक काम गरी नै रह्यो । उपत्यका बाहिरका संक्रमित कर्मचारीलाई पनि स्वास्थ्य सम्बन्धी आवश्यकता पूर्तीको निमित्त सहजीकरण गरेको थियो । निषेधाज्ञाको समयमा विदामा बसेको, कार्यस्थल पुग्न नसकेका कर्मचारीहरुलाई गाडीको व्यवस्था मिलाई थप सहजीकरण प्रदान गरेको थियो । कर्मचारीहरुलाई आलो पालोको व्यवस्था मिलाई कार्य संचालनको निमित्त एउटा उचित वातावरण निर्माण गर्न महत्वपूर्ण भूमिका समेत निर्वाह गरेको थियो ।

नियमित भुक्तानी र अन्तर्राष्ट्रिय व्यापार

पेमेन्ट र भुक्तानी तथा फर्स्टाईट विभाग र ट्रेड फाइनेन्स विभाग अन्तर्गत अन्तर्राष्ट्रिय व्यापार बैंकको अत्यावश्यक क्षेत्र भित्र पर्ने भएको हुँदा, यसको संचालन नियमित रुपमै भई रह्यो । अति आवश्यक भुक्तानी गर्नको निमित्त होस, या अक्सिजन प्रतितपत्र मार्फत आयात गर्न - यि विभागहरु आफ्नो स्थानबाट सधै प्रतिवद्ध रहेर काम गरिरहे ।

अन्य विविध

ट्रेजरी विभाग र वित्त विभागले यस महामारीमा पनि आफ्नो नियमित कार्य संचालन गरी रह्यो । आईटीले समग्र कार्यालय संचालन गर्नको निमित्त, आफ्नो भूमिका निर्वाह गरीरह्यो । सामान्य सेवा विभागले निषेधाज्ञा अवधिमा कर्मचारी अफिससम्म पुर्याउने व्यवस्था देखी आईसोलेसनको, कोरोना संक्रमितको स्यानीटाईजेसनको व्यवस्था मिलाएर आफ्नो भूमिका निर्वाह निर्वाह गर्दै गर्दा उल्लेख नभएका विभागहरुले पनि व्यवसाय संचालनको निमित्त आफ्नो कार्य गरी नै रहे ।

व्यस्थापन समितिको साथ

कोरोना संक्रमणको डर, राज्यले दिएको आर्थिक अभिभारा र व्यवसाय निरन्तरता तीन अलग विषयलाई एकीकृतरुपमा परिचालन गरी सन्तुलित तवरले अगाडि लैजान व्यवस्थापन समितीको साथ र सहकार्य वास्तवमै प्रशंसनीय छ । अवस्था अनुरूप निर्णय लिई यस्तो अवस्थामा पनि आम ग्राहकलाई मर्का नपर्ने गरी बैंकको नियमित कार्य संचालन गराउन, यस समितिले सबै पक्षलाई आत्मसाथ गरी सधै प्रोत्साहनयुक्त कदम लिई रह्यो । फलस्वरूप, राष्ट्रिय वाणिज्य बैंकले यस्तो अवस्थामा समेत आफ्नो छवी कायम राख्न सफल रह्यो ।

प्रादेशिक र शाखा कार्यालयको भूमिका

प्रादेशिक कार्यालयले आफु मातहतका शाखाहरु सँग नियमित सम्पर्क गरी, शाखा संचालनमा आवश्यक सहकार्य गर्ने काम निरन्तर गरी रह्यो । शाखामा आवश्यक मसलन्दको पूर्ती, शाखाको अवस्थाको बारेमा परामर्श र सुझाव दिने कार्य नियमित रुपमै रही रह्यो ।

शाखा कार्यालयहरुले यस्तो अवस्थामा पनि शाखा संचालन गरी नियमित कार्य गरी रह्यो । आलो-पालो प्रणाली भनिँएता पनि कतिपय शाखाहरु, जस्तो शाखा कार्यालय मंगलसेन बिना अवरोध दैनिक संचालनमा रही रहँदा, अन्य शाखाहरुले पनि आफ्नो बाँकी काम यसै अवधिमा गरेको देख्न सकिन्छ । अवस्था जस्तो सुकै भएता पनि आफ्नो नियमित कार्य जस्तो पेन्सन वितरण, राजश्व संकलन र सामाजिक सुरक्षा भत्ता वितरणमा यस बैंकले सुरक्षीत तरिकाले आफ्नो कार्य गरी रह्यो । देशभरिनै छरिएका शाखाहरु, यस्तो अवस्थामा, कम कर्मचारीको पिडालाई आत्मसाथ गर्दै व्यवसाय निरन्तरतामा प्रतिवद्ध रहँदा आज राष्ट्रिय वाणिज्य बैंकले बजारमा आफ्नो स्थान बलियो बनाउन सकेको छ । यस्तो अवस्थामापनि कर्मचारी र केन्द्र दुवैलाई व्यवस्थित तरिकाले मिलाएर, शाखा संचालन गर्ने सम्पूर्ण शाखा प्रबन्धक मुख्य धन्यवादका पात्र हुन ! आज सबै को यी भूमिकाले गर्दा, प्रतिस्पर्धात्मक बजारमा आफ्नो स्थान उच्च राख्न सकिएको छ ।

कर्मचारीको योगदान

राष्ट्रिय वाणिज्य बैंकका कर्मचारीहरु यस महामारीको समयमा समेत नियमित काम गर्नु वास्तवमै सम्माननीय पक्ष हो । आफ्नो कर्तव्यलाई पालना गरी वित्तीय माध्यमलाई सुचारु राख्न अन्तत् कर्मचारीको भूमिका नै महत्व हुन जान्छ । केन्द्रीय कार्यालयमा संक्रमण उच्च रहेको समयमा खटिने कर्मचारी होस या डोल्पो बुद्धजस्तो स्वास्थ्य पूर्वाधार न्यूनरहेको ठाउँमा रहेर होस - कर्मचारीले सधैँ आफ्नो कार्य गरी नै रहे । बैंकबाट डेरा जाँदा कोरोना बोकेर ल्यायो कि भन्ने नजरबाट हेर्ने समाजमा आफ्नो कर्तव्य पालन गर्ने ती सबै घर बाहिर बसेका कर्मचारी; साना छोरा छोरीलाई, वृद्ध बाबु आमालाई कोरोना सार्छु कि भन्ने डर बोकी घर फर्कने ती सम्पूर्ण कर्मचारी सम्मानको पात्र हुन् ।

निष्कर्ष

आजको बैंकिङ्ग क्षेत्र निकै प्रतिस्पर्धात्मक रही आएको छ । अत्यावश्यक क्षेत्र भनि पहिचान भएको यस क्षेत्रले आफ्नो योगदान दिएकै हो । स्वास्थ्यकर्मी जस्तो प्रत्यक्ष संक्रमणग जुडेको भैँ नदेखिएता पनि, अप्रत्यक्ष रुपमा बैंकहरुले महामारीको समयमा पनि आफ्नो योगदान दिएकै हो ।

आफ्नो भनेको आफ्नै हुन्छ, भनेर यस बैंकले आफ्नो प्रवर्द्धन गरी रहँदा, विपद्को समयमा त्यसलाई सार्थकता पनि दिएको पुष्टी भैसकेको छ । विपद् अकल्पनीय हुन्छ, हिजो भूकम्पको समयमा राष्ट्रिय वाणिज्य बैंकले देखाएको आफ्नो सक्षम पाटो आज यस महामारीमा पनि आफ्नो सक्षमता प्रमाणीत गरेको छ । नेतृत्वको सक्षम पक्ष, अनि कर्मचारीहरुको अवस्थालाई आत्मसाथ गर्दै अगाडि बढेको प्रतिफल स्वरूप आज यस बैंकले आफ्नो स्थान कायम राख्न सफल भएको मान्नु पर्छ ।

मानव संसाधन

मिति २०७७।१२।०८ देखि २०७८।०३।११ गते सम्म
भएका सरुवा तथा पदस्थापन वितरण

क्र.सं.	नाम	क.न.	हालको कार्यालय	प्रस्तावित कार्यालय	पद
१	श्री अमृत के.सी.	१२२२३	पाल्पा	रामपुर	शाखा प्रबन्धक
२	श्री रेवती रमण परेनी	१३२३६	फलेवास	फलेवास	नगद सहायक
३	श्री गायत्री भट्टराई	१२९८१	जुम्ला	जुम्ला	नगद सहायक
४	श्री विष्णु गैरे	१२५८५	होलेरी	रोल्पा	नि.शाखा प्रबन्धक
५	श्री तेज कुमारी वली	१३१८६	रोल्पा	रोल्पा	नगद सहायक
६	श्री विजय अर्याल	१३२३१	रोल्पा	रोल्पा	शाखा सहायक प्रबन्धक
७	श्री सरिता लावती	१३२२६	ऐसेलुखर्क	ऐसेलुखर्क	नगद सहायक
८	श्री दिपेन्द्र कुमार मण्डल	१२८५६	ऐसेलुखर्क	ऐसेलुखर्क	सहायक (नगद)
९	श्री राजु चौधरी	१३२३२	नेत्रावती	नेत्रावती	नगद सहायक
१०	श्री सरस्वती गुरुङ्ग	१३२४०	मनाङ्ग	मनाङ्ग	नगद सहायक
११	श्री गोपाल प्रसाद न्यौपाने	११४३६	चन्द्रौटा	गण्डकी प्रदेश कार्यालय, पोखरा	सहायक प्रबन्धक
१२	श्री विष्णु हरि घिमिरे	११४३३	बुटवल	चन्द्रौटा	शाखा प्रबन्धक
१३	श्री रोमनाथ न्यौपाने	११९६६	बुटवल	बुटवल	शाखा सहायक प्रबन्धक
१४	श्री नविन ढकाल	११६८३	बालाजु	आ.ले.प.विभाग	उप प्रबन्धक (लेखा)
१५	श्री उमा चापागाई	१२०८३	बालाजु	बालाजु	शाखा सहायक प्रबन्धक
१६	श्री अभिषेक श्रेष्ठ	११६८०	कलक्री	आ.ले.प.विभाग	उप प्रबन्धक (लेखा)
१७	श्री सुजन मरहठा	१२४३०	बर्दघाट	प्रस्ता.शा.का.माडी	शाखा प्रबन्धक
१८	श्री सुहित श्रेष्ठ	११३९१	सूचना प्रविधि विभाग	सूचना प्रविधि विभाग	प्रबन्धक (सू.प्र.)
१९	श्री राधिका खवास	११९६२	भरतपुर	रत्ननगर	नगद सहायक

यूनियन गतिविधि

कर्मचारी संघको का.वा.अध्यक्षमा
रामप्रसाद जोशी

काठमाडौं, १९ जेठ

राष्ट्रिय वाणिज्य बैंक कर्मचारी संघ नेपालको कार्यवाहक अध्यक्ष संघका बरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशी हुनुभएको छ । संघका अध्यक्ष हेमराज सुवेदी बैंक सेवाबाट अनिवार्य अवकाश हुनु भएपछि रिक्त रहेको अध्यक्ष पदमा संघको विधानअनुसार कार्यकारी समितिको मिति २०७८ जेठ १९ गते बसेको ७१औं बैठकको निर्णयबाट बरिष्ठ उपाध्यक्ष रामप्रसाद जोशीलाई अध्यक्षको कामकाज गर्ने गरी कार्यवाहक अध्यक्षको जिम्मेवारी तोकिएको संघका महासचिव लक्ष्मीप्रसाद पाण्डेले बताउनुभयो ।

तालिम

डिजिटल बैकिङ्ग सम्बन्धी
तालिम सम्पन्न

काठमाडौं, २६ जेठ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तालिम तथा विकास विभागको आयोजना तथा डिजिटल बैकिङ्ग विभागको समन्वयनमा गत जेठ ९ देखि १२ गते र जेठ २३ देखि २६ गते सम्म दुई चरणमा काठमाडौंमा डिजिटल बैकिङ्ग सम्बन्धी विषयक अनलाइनबाट तालिम प्रदान गरिएको छ । ११४ वटा शाखा कार्यालयका शाखा प्रबन्धक, सहायक शाखा प्रबन्धक, आइटी फोकल तथा सिएसडी डेस्कमा बस्ने गरी जम्मा २२८ जान कर्मचारीहरूलाई लक्षित गरी तालिम प्रदान गरिएको छ । विभागीय प्रमुख ऋषिराम ढकाल, प्रबन्धकहरु हेमन्त बहादुर जि.सी., गगन सिंह घिमिरे, उप प्रबन्धक राजेश कुमार मोक्तान, मुरलिधर भट्ट ले Digital Banking Opportunities and Challenges/ Current Senario, Credit Card/ATM Operation/CCTV/EJ Management/Error Handling, Mobile/Internet Banking/QR code/Esewa Load, POS, Settlelement Services/ Card Management/ Department Current Situation/ ATM Teller Cash/Dispute Settlelement Handling विषयमा विषयगत प्रशिक्षण दिनुभएको थियो ।

कर्जा सम्बन्धी तालिम सम्पन्न

काठमाडौं, १४ जेठ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तालिम तथा विकास विभागको आयोजना र संस्थागत तथा साना मझौला कर्जा विभागको समन्वयनमा ४० वटा शाखा कार्यालयका कर्जामा कार्यरत १२० जान कर्मचारीहरूलाई लक्षित गरी गत जेठ ९ गते देखि १४ गते सम्म काठमाडौंमा अनलाइनबाट कर्जा सम्बन्धी विषयमा तालिम प्रदान गरिएको छ । विभागीय प्रमुख विनयरमण पौडेल, उपप्रमुख दामोदर ज्ञवालीले विभिन्न विषयमा विषयगत प्रशिक्षण दिनुभएको थियो ।

AML/CFT सम्बन्धी तालिम सम्पन्न

काठमाडौं, २६ असार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तालिम तथा विकास विभागको आयोजना तथा कम्प्लायन्स विभागको समन्वयनमा गत असार २० गते काठमाडौंमा कम्प्लायन्स/सिएफटी सम्बन्धी विषयक अनलाइनबाट तालिम प्रदान गरिएको छ । विभिन्न शाखा कार्यालयका शाखा प्रबन्धक, सहायक शाखा प्रबन्धक, टेलर तथा सिएसडी डेस्कमा बस्ने गरी जम्मा १२० जान कर्मचारीहरूलाई लक्षित गरी तालिम प्रदान गरिएको छ । विभागीय प्रमुख कृष्ण साह, उपप्रबन्धक अर्तिनाथ बोकी श्रेष्ठ, सहायक प्रबन्धक प्रतिभा पन्तले विभिन्न विषयमा विषयगत प्रशिक्षण दिनुभएको थियो ।

बैंकको ऋणपत्र “८.५०% आरबिबिएल डिबेन्चर २०८३” मा लगानीकर्ताको उल्लेखनीय सहभागिता

काठमाडौं, २८ जेठ

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले २०७८ जेठ २५ गते निष्काशन तथा बिक्री खुला गरिएको प्रति ऋणपत्र रु.१०००/- अंकित दरको २५ लाख कित्ताले हुन आउने रु.२ अर्ब ५० करोडको “८.५०% आरबिबिएल डिबेन्चर २०८३” ऋणपत्रमा लगानीकर्ताको उल्लेखनीय सहभागिता रहेको कारण छोटो समयमै मागभन्दा बढि रकमको लागि आवेदन प्राप्त भएको छ। निष्काशन गरिएको उक्त ऋणपत्र जेठ २८ गते बन्द भएको हो।

लगानीकर्ताहरुको महत्वपूर्ण सहभागिता एवं अपार विश्वास देखाउनु भएकोमा सम्पूर्ण लगानीकर्ता प्रति हार्दिक आभार व्यक्त गर्दै प्राप्त निरन्तर सहयोग र सदभावले बैंकलाई अझ बढि नवीनतम् र उत्कृष्ट सेवा प्रदान गर्न थप अभिप्रेरित गरेको विश्वास बैंकको रहेको छ।

बैंकको यस ऋणपत्रलाई केयर रेटिङ्ग नेपाल लिमिटेडले समयमै वित्तीय दायित्व पूरा गर्ने सन्दर्भमा प्रयाप्त मात्रामा सुरक्षा प्रदान गर्ने संस्थाको रुपमा रहेको संकेत गर्ने CARE-NP A+(Is) रेटिङ्ग प्रदान गरेको छ।



यस बैंकका इमान्दार एवं कर्तव्यनिष्ठ कर्मचारीहरु, बाउच अपरेसन बिभागमा प्रवन्धक पदमा कार्यरत लिला कुमार जोशी, शाखा कार्यालय मन्थलीका शाखा प्रवन्धक रविन्द्र कुमार मण्डल एवं शाखा कार्यालय रातामाटाका शाखा प्रवन्धक सरोज प्रसाईको Covid-19 को कारणले भएको अकल्पनीय र असामयिक निधनले यस बैंकलाई अपूरणीय क्षति भएको छ। यस बाट हामी सम्पूर्ण बैंक परिवारलाई अत्यन्त मर्माहित बनाएको छ। यस दुःखद घडीमा दिवंगत आत्माको चौर शान्तिको कामना सहित भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारजन प्रति हार्दिक समवेदना प्रकट गर्दछौं।

किरण कुमार श्रेष्ठ
प्रमुख कार्यकारी अधिकृत एवं
राष्ट्रिय वाणिज्य बैंक लि. परिवार



हार्दिक श्रद्धाञ्जली

बैंकको लहान, कोहलपुर र महेन्द्रनगर भवन निर्माण सम्झौता सम्पन्न




काठमाडौं, २८ असार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले शाखा संचालनको लागि लहान, कोहलपुर र महेन्द्रनगरमा निर्माण गर्ने भवनको लागि ठेकेदारहरूसँग निर्माण सम्झौता भएको छ। लहानको लागि निर्माण हुने भवन एम-पिनस जेभी, कोहलपुर र महेन्द्रनगरको लागि निर्माण हुने भवन एमबी-गौरी पार्वती जेभीले आगामी भदौ १ गतेबाट सुरु गरी १५ महिना भित्र सम्पन्न गर्ने गरी निर्माण सम्झौता भएको छ।

सम्झौतापत्रमा हस्ताक्षर गर्दै बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले भवन निर्माणमा गुणस्तर र समयसीमाको बारेमा कुनै सम्झौता नहुने बताउँदै नियमानुसार बोनस पाउने गरी कार्य गर्न ठेकेदारहरुलाई अनुरोध गर्नुभयो।

सम्पूर्ण टेण्डर प्रक्रिया पुरा गरी ठेकेदारहरु प्रतिस्पर्धी रुपमा छानौट भई लहानमा निर्माण हुने भवनको लागत रु.७,०८,५३,१५४।२९, कोहलपुरमा निर्माण हुने भवनको लागत रु.९,४९,०८,६३९।४८ र महेन्द्रनगरमा निर्माण हुने भवनको लागत रु.९,०६,९६,२८९।६३ भएको सम्पत्ती व्यवस्थापन विभागका विभागीय प्रमुख नारायण लामिछानेले बताउनुभयो। उहाँले यसमा भवन निर्माण र आन्तरीक सम्पूर्ण कार्यहरु पर्ने बताउनुभयो।

सम्झौतापत्रमा एम-पिनस जेभीको तर्फबाट प्रतिनीधि राजनसिंह बस्नेत र एमबी-गौरी पार्वती जेभीको तर्फबाट प्रतिनीधि बाबुकृष्ण महर्जनले हस्ताक्षर गर्नुहुँदै समयमा नै नियमानुसार कार्यसम्पन्न गरी भवन हस्तान्तरण गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो।



राष्ट्रिय वाणिज्य बैंकको लोगो...

सो कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत किरण कुमार श्रेष्ठले रा.वा.बैंकको भण्डा सगरमाथाको चुचुरोमा फहराइएकोमा आरोहणदललाई धन्यवाद ज्ञापन गर्नुहुँदै, किर्तिमान कायम गर्ने मात्र नभएर वातावरण संरक्षण गर्ने विश्व अभियानलाई सहयोग गर्न पाउँदा खुशी लागेको बताउनुभयो। सगरमाथा हिमाल आरोही पूर्णकुमार शेर्पाले गत मे २३ का दिन बाबु छोराले सगरमाथाको सफल आरोहण गरी अभियान सुरु गरेको बताउनुभयो।

राष्ट्रिय वाणिज्य बैंकद्वारा प्रवर्द्धित आरविवि म्युचुअल फण्डमा लगानीकर्ताको उल्लेखनीय सहभागिता

काठमाडौं, २८ असार

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडको सहायक कम्पनी आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेडले आरविवि म्युचुअल फण्ड अन्तर्गत एक अर्ब रुपैया (दश करोड ईकाई) को असार २३ गतेदेखि बिक्री खुल्ला भएका आरविवि म्युचुअल फण्ड-१ मा लगानीकर्ताको उल्लेखनीय सहभागिता भएको छ।

छिटोमा असार २७ गते बिक्री बन्द भएको फण्डमा व्यक्तिगत तथा संस्थागत ५५ हजार लगानीकर्ताबाट करिब एक अर्ब ४९ करोड रुपैया बराबरको आवेदन परेको आरविवि मर्चेन्ट बैंकका प्रमुख कार्यकारी अधिकृत बदिप्रसाद प्याकुरेलले बताउनुभयो। यस योजनाको कोष प्रवर्द्धक राष्ट्रिय वाणिज्य बैंक लिमिटेड तथा योजना व्यवस्थापक आरविवि मर्चेन्ट बैंकिङ्ग लिमिटेड रहेको छ।

यो एक बन्दमूखि (Close end) योजना हो र योजनाको अवधि ७ वर्ष रहनेछ। कोष प्रवर्द्धकले यस योजनाद्वारा बिक्री गर्ने कुल ईकाई रकमको १३ (तेह्र) प्रतिशत तथा योजना व्यवस्थापकले २ (दुई) प्रतिशत रकम बिज पूँजीको रुपमा लगानी गरेको छ। प्रति ईकाई मुल्य १० रुपैया रहेको म्युचुअल फण्डमा अधिकतम एक करोड ईकाई संख्यासम्म लगानी गर्न सक्ने नियम थियो।

ईकाई बिक्रीबाट संकलित रकम योजना व्यवस्थापकले दक्षतापूर्वक

योजनाले तोकेको लगानीका क्षेत्रहरुमा लगानी गरी आवेदकहरुलाई उच्चप्रतिफल दिई धितोपत्र बजारको दिगो विकासमा समेत एक संस्थागत लगानीकर्ताको हैसियतमा सघाउ पुर्‍याउने उद्देश्यले यस योजनाको ईकाईहरु निष्काशन गरिएको प्याकुरेलले बताउनुभयो।



RBB Mutual Fund मा लगानी, निर्धनक जिन्दगानी

अब लगानी गर्नुहोस्, तपाईंको आफ्नै बैंक राष्ट्रिय वाणिज्य बैंक कोष प्रवर्द्धक रहेको आरविवि म्युचुअल फण्ड १ मा



आरविवि म्युचुअल फण्ड १ का विशेषताहरु

- १ अर्बको बन्दमूखि योजना
- ७ वर्षको योजना अवधि
- रु. १ हजार देखि १० करोडसम्म लगानी गर्न सकिने
- व्यक्ति तथा संघसंस्था सबैको लागि समान अवसर

अवेदन गर्ने मिति: २०७८/०३/२३

अवेदन बन्द हुने मिति: २०७८/०३/२७

अवेदन बन्द हुने मिति: २०७८/०३/२७

कोष प्रवर्द्धक: राष्ट्रिय वाणिज्य बैंक लि. RASTRIYA BANJYA BANK LTD.

योजना व्यवस्थापक: आरविवि मर्चेन्ट बैंकिङ्ग लि. THE MERCHANT BANKING LTD.

Teiku, Kathmandu, Nepal
Phone: ९७७-१-३३४०१०३/३३
Fax: ९७७-१-३३४०१०८
Email: info@rbbmf.com.np
Web: www.rbbmf.com.np

ब्रान्च प्रोफाइल

शाखा कार्यालय महाराजगंज (११५)

(आ.व. २०७६/०७७ को 'ख' वर्गमध्ये प्रथम भएको शाखा)



कुल निक्षेप	: रु. २,६७,१७,४२,०९१।८३
कुल कर्जा	: रु. १,७०,४७,५५,२७९।१७
नाफा/नोक्सान	: रु. १,५०,२३,११५।०७
कुल ग्राहक संख्या	: ३८,९०९
कुल कर्मचारी संख्या	: १४
शाखा प्रबन्धक	: कपिलकुमार कार्की
शाखा कार्यालयको स्थापना	: २०३५।०३।२७

सफलताको रहस्य :

कुशल एवं प्रवाहकारी नेतृत्व सामुहिक सहकार्य एकता उच्च मनोबल, ग्राहक मैत्री व्यवहार, श्रोत र साधनको अधिकतम उपयोग, केन्द्रीय तथा प्रदेश कार्यालयको सहयोग समन्वय, कर्जाको विस्तार तथा नियमित अनुगमन, शाखामा कार्यरत कर्मचारीहरुको लगनशिलता, निर्णय प्रकृत्यामा सहकर्मिहरुको सहभागिता तथा समझदारीमा कार्य सम्पन्न आदि।

समवेदना

यस बैंकका शा.का. हेटौडामा कार्यरत सहायक शाखा प्रबन्धक नविन भण्डारी (१२५५६) का पिता ढालबहादुर भण्डारी, के.का. सामान्य सेवा विभागमा कार्यरत सवारी चालक श्याम बल लामा (१२२९६) की आमा माईली माया बल, शा.का. भोटाहिटीमा कार्यरत सुरक्षागार्ड यामबहादुर लावती (११३३५) का पिता दिल बहादुर लावती, शा.का. भरतपुरमा कार्यरत बरिष्ठ सहायक शारदा थापा (५८४३) की सासु रुक माया थापा, के.का. ट्रेजरी विभागमा कार्यरत सहायक प्रबन्धक लक्ष्मी ज्ञवाली आचार्य (११४३७) की सासु जमुना आचार्य, शा.का. अत्तरियामा कार्यरत सहायक हेमा चन्द (१२८१५) की सासु रत्न देवी शाही, मु.शा.का.विशालबजारमा कार्यरत बरिष्ठ सहायक श्रवणकुमार खत्री (११५४८) का पिता रामबहादुर खत्री, शा.का. कलैयामा कार्यरत का.सहयोगी राजेश्वर प्रसाद जैसवाल (११३२९) का पिता जियालाल कलवार, शा.का. खानीखोलामा कार्यरत सहायक सिता अर्याल (१३१३६) की पति सरोज गौतम, शा.का. सन्धिखर्कमा कार्यरत सहायक गणेश सिंह (१३२०४) का पिता राजेन्द्र प्रसाद चौधरी, शा.का. विजुवारमा कार्यरत सहायक यशोदा थापा (११७६०) की पिता उमेश बहादुर थापा, शा.का. वुटवलमा कार्यरत सहायक महेन्द्र पन्थी (१२२८७) का पिता रामप्रसाद पन्थी, शा.का. मिर्चैयामा कार्यरत सहायक ओमकुमार यादव (१७७५) का पिता राजेश्वर यादव, शा.का. राजविराजमा कार्यरत बरिष्ठ सहायक निरज कुमार भट्टा (१२९६५) की आमा अनिलादेवी भट्टा, शा.का. तुलसीपुरमा कार्यरत सहायक नारायण प्रसाद भण्डारी (१२७८२) की आमा भक्ता भण्डारी, शा.का.मंगलसेनमा कार्यरत शाखा प्रबन्धक धनबहादुर रावल (११७७०) का पिता हिउजल बहादुर रावल, शा.का. धरानमा कार्यरत सहायक विना राई (१२७७९) की ससुरा नरबहादुर चेम्जोङ, के.का. मानव संशाधन विभागमा कार्यरत बरिष्ठ सहायक हेमराज जोशी (१२०९८) की आमा पार्वती जोशी, शा.का. वीरगंजमा कार्यरत बाहक यारमान नेपाली (८९९९१) की आमा भक्त माया मेहतनीको केही पहिले निधन भएकोमा दिवंगत आत्माहरुको चिर शान्तिको कामना सहित समवेदना प्रकट गर्दछौं।



...तपाईंको आफ्नै बैंक

राष्ट्रिय वाणिज्य बैंक लि.
परिवार

Chief Advisor: Kiran Kumar Shrestha, CEO. Advisor: Debesh Prasad Lohani, DEO & Information Officer.

Assistant Editor: Ishwar Upreti

Published by: Rastriya Banjya Bank Ltd., Central Office, Chief Executive Officer's Office
Singhadurbar Plaza, Kathmandu, Ph: 4252595, Ext. 2423, E-mail: rbbnl@rbb.com.np

Printed at: Aadesh Chapakhana, Teku, Kathmandu